



राष्ट्रिय आवास नीति

२०६८



नेपाल सरकार

शहरी विकास मन्त्रालय

सिंहदरबार, काठमाडौं, नेपाल

प्राक्कथन

नेपालमा सामान्यतया आफै स्रोत र साधन प्रयोग गरी स्वप्रयासबाट आवास निर्माण गर्ने परम्परा छ । तर वर्तमान परिस्थितिमा बहुसंख्यक परिवारहरू, विशेषतः सीमित र न्यून आय भएका परिवारहरूको लागि आवासको आपूर्ति एक जटिल समस्या बन्न पुरेकोछ । आन्तरिक बसाइसराई, तीव्र शहरीकरण, जनसंख्याको बढ्दो चाप, द्वन्द्वबाट विस्थापित हुनपुगेका परिवार, दैवी प्रकोप र विग्रंदो पर्यावरण आदि कारणहरूले गर्दा शहरी र ग्रामीण क्षेत्रमा देखा परेको आवासको समस्या राष्ट्रलाई गम्भीर चुनौती भएको प्रतीत हुन्छ । वि.सं. २०४८ को “राष्ट्रिय आवास सर्वेक्षण” अनुसार वि.सं. २०६२ सम्म कूल २५ लाख नयाँ आवासको आवश्यकता तथा करिब ७,३२,००० आवासको मर्मत सुधार गर्नु पर्ने देखिएको थियो भने विगत १५ वर्षको अवधिमा मुलुकभर आवासीय घरहरूको संख्यामा करीब १४ लाखले वृद्धि भएको अनुमान छ ।

हाल केही वर्ष यता काठमाडौं उपत्यका लगायत नेपालको शहरी क्षेत्रमा आवासीय भवनहरू सामूहिक आवासको संयुक्त रूपमा बहुतले भवनहरू साथै विकसित अवासीय घडेरी व्यापक रूपमा विस्तार हुँदै गाउरहेको पाइन्छ । यस्ता गतिविधिले आवासको मागको आपूर्तिमा उल्लेखिनीय भूमिका खेलेको भएतापनि यस सम्बन्धी नीतिमा अझै स्पष्टता आउनु जरुरी देखिन्छ । त्यस्तै आ.व. ०६६०६७ मा नेपाल सरकारले तराइ मधेशका दलित तथा विपन्न वर्गको लागि लक्षित गरी त्याएको जनता आवास कार्यक्रम कार्यान्वयन गर्नका लागि छुटै कार्यविधि तर्जुमा गरेको छ र हाल यस कार्यक्रमलाई समाजका विपन्न वर्ग सीमान्तकृत जातिहरूमा पुन्याउने गरी थेपाड, राउटे, कुसुण्डा, बनकरिया साथै वादी समुदायका लागि समेत सञ्चालन गर्ने नीति लिइएको छ । काठमाडौं उपत्यकाको नदी किनारामा रहेका असुरक्षित तथा अनियमित बसोवासलाई व्यवस्थित गर्नका लागि कार्यविधि तयार गरिएको अवस्था छ । यस्ता महत्वपूर्ण विषयहरूमा राष्ट्रिय आवास नीति २०५३ मौन रहेको र बढ्दो शहरीकरणले उब्जाएका आवास क्षेत्रको जटीलतालाई पनि संबोधन गर्न जरुरी देखिएको हुँदा यस नीतिलाई परिमार्जन गर्न लागिएको हो । विभिन्न सरकारी अर्द्दसरकारी निकायहरू, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ र विज्ञ वीच व्यापक छलफल, गोष्ठी, विचार विमर्श गरी नेपाल सरकारले विचमान राष्ट्रिय आवास नीति, २०५३ तर्जुमा गरेको थियो । विगत १० वर्षको अवधिमा आवासको उत्पादन र विकासमा भएको

प्रगतिलाई मनन गर्दा आवास क्षेत्रसंग सम्बन्धीत समस्याहरूलाई विद्यमान राष्ट्रिय आवास नीति, २०५३ ले सम्झौदन गर्न नसक्ने हुर्ता यसलाई वर्तमान सामाजिक र राजनीतिक परिवर्तन अनुकूल बनाउन र समयसापेक्ष सुधार गर्नु आवश्यक भएको छ। यसे तथ्यलाई दृष्टिगत गरी प्रस्तुत राष्ट्रिय आवास नीति, २०५८ तयार गरिएको छ। यस नीतिको कार्यान्वयनबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आवास कार्यक्रमहरु सञ्चालन गर्न सहयोग प्राप्त हुने अपेक्षा गरिएकोछ।

प्रस्तुत राष्ट्रिय आवास नीतिको पहिलो मस्यौदा २०५५ सालमा तयार भएको थियो। त्यस उप्रान्त विभिन्न चरणमा सरोकारबाला निकायहरु बीच छलफल गरी परिमार्जन गरिएको थियो। त्यस मस्यौदा उपर छलफल गर्न २०५७/०९/०३ मा पोखरामा कोशीयस्तरको गोटी आयोजना गरेर व्यापक अन्तरक्रिया गरी राय सुकावहरु सङ्गत गरिएको थियो।

तत्पश्चात काठमाडौंमा तपसील बगोञ्जिमका विभिन्न सरकारी, गैर सरकारी, सघ संस्थाहरु, नागरिक समाज तथा दातृ निकायहरुका प्रतिनिधिहरुले भेलाबाट थप राय सुकाव सङ्कलन गरिएको थियो :

- भैतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय,
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,
- भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय,
- भूमिसुधार तथा व्यवस्था विभाग,
- शहरी विकास तथा भवन निर्माण विभाग,
- तत्कालीन काठमाडौं उपत्यका नगर विभास समिति,
- काठमाडौं महानगरपालिका, पोखरा उप-महानगरपालिका,
- Lumanti, SLTDC, ENPHO, CIUD, Habitat for Humanity, Practical Action जस्ता गैससहरु,
- RUPSON, SONA जस्ता पेशागत निकायहरु,
- नगर विकास कोष, ग्रामीण आवास कम्पनी, इंजिनियरिङ अध्ययन संस्थानजस्ता स्वायत्त निकायहरु,
- UN Habitat, GIZ जस्ता दातृ निकायहरु।

यस कार्यमा सहयोग पुऱ्याउनु हुने तत्कालीन सहसंचिव श्री किळोर थापा, तत्कालीन सहसंचिव श्री ओमधरानन्द राजोपाध्याय, तत्कालीन संचिव श्री पूर्ण कडरिया, तत्कालीन संचिव श्री दीप बस्न्यात, भैतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका संचिव तुलसि सिटौला, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा. महेन्द्र सुव्वा, तत्कालीन महानिर्देशक अशोकनाथ उप्रेती साथै यस क्षेत्रका विशिष्ट विज्ञहरुको अधक प्रयास स्मरणीय छ। प्रस्तुत राष्ट्रिय आवास नीति तयार गर्ने कार्यमा सहभागी भई अमूल्य सुकाव दिनु हुने सबै निकाय तथा व्यक्तित्वहरु प्रति आभार व्यक्त गर्दै यसलाई राष्ट्रियामी रूपमा कार्यान्वयन गर्न सबै सम्बद्ध पक्षवाट सक्रिय सहयोगको अपेक्षा गर्दछु।

सुरेश प्रकाश आचार्य

सहसंचिव

शहरी विकास मन्त्रालय, सिंहदरबार

मिति २०५९ असार १ गते

विषयसूची

परिच्छेद- १. पृष्ठभूमि

१.१	नेपालमा आवासको स्थिति	२
१.१.१	शहरी आवासको स्थिति	४
१.१.२	ग्रामीण आवासको स्थिति	४
१.१.२.१	ग्रामीण तराई क्षेत्र	४
१.१.२.२	पहाडी तथा हिमाली क्षेत्र	५
१.१.३	अव्यवस्थित बसोबास गर्ने परिवारको आवासको स्थिति	५
१.१.४	भूमिहीन तथा अन्य निःसहाय वर्गको आवासको स्थिति	५
१.२	आवास सम्बन्धी प्रमुख सवाल, चुनौती र अवसरहरु	६
१.३	विद्यमान आवास नीतिको समीक्षा	६
१.४	राष्ट्रिय आवास नीति परिमार्जनको आवश्यकता	८
१.५	आवासको आवश्यकताको अनुमान	९

परिच्छेद- २. दूरदृष्टि, अभियान र उद्देश्य

२.१	दूरदृष्टि	१०
२.२	अभियान	१०
२.३	उद्देश्य	१०
२.३.१	आवासको उत्पादन बढ़ी तथा स्तरोन्नति गर्ने	१०
२.३.२	आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्ने	१०
२.३.३	संस्थागत सुधार गर्ने	१०

परिच्छेद- ३. रणनीति

३.१	आवासको उत्पादन बढ़ी तथा स्तरोन्नति गर्ने रणनीति	१०
३.२	आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्ने रणनीति	१२
३.३	संस्थागत सुधार गर्ने रणनीति	१२

परिच्छेद- ४. कार्यनीति

आवासको उत्पादन बढ़ी तथा स्तरोन्नति गर्ने सम्बन्धी

४.१	शहरी क्षेत्रको आवासको मागलाई संबोधन गर्ने	१२
४.२	ग्रामीण आवासको मागलाई संबोधन गर्ने	१३
४.३	जग्गा तथा भौतिक पूर्वाधार सेवाहरुको विकास गर्ने	१३
४.४	निर्माण सामाजी तथा प्रविधिमा सुधार गर्ने	१४
४.५	आवासको स्तरोन्नति गर्ने	१५
४.६	अस्थायी आवासको उत्पादन बढाउने	१५
४.७	अस्वस्थकर बस्तीहरुलाई व्यवस्थित गर्ने	१६
४.८	पुनर्वास गराउने	१६
आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्ने सम्बन्धी		
४.९	ऋण वितरण प्रक्रिया सरकारले दिने अनुदान	१७
४.१०	न्यून आय वर्गको लागि ऋण र अनुदान	१७
४.११	वित्तीय संस्था र सहकारीसँग सहकार्य गर्ने	१७
संस्थागत सुधार गर्ने सम्बन्धी		
४.१२	सरोकारवाला निकायहरुको भूमिका स्पष्ट गर्ने	१८
४.१३	तालीम तथा अनुसन्धान कार्यहरु व्यवस्थित गर्ने	१८
४.१४	अनुगमन तथा मूल्याङ्कन गर्ने	१९
४.१५	कानूनी संयन्त्रको व्यवस्था गर्ने	१९
परिच्छेद- ५. विविध		
५.१	नीतिमा परिमार्जन	२०
५.२	बाधा अडकाउ फुकाउने	२०
अनुसुचि - १		
जग्गा एकीकरण आयोजनामा लगानीको अशं		
निर्धारण गर्ने आधार तरिका		
		२१

परिच्छेद १

पृष्ठग्रन्थि

१.१.१ नेपालमा आवासको स्थिति

नेपालमा आवास सम्बन्धी २०४५ को राष्ट्रिय आवास सर्वेक्षणपछि अर्को सर्वेक्षण हुन सकेको छैन। तर पछिल्लो जनगणनाहरू १९८१ नेपालको जीवनस्तर सर्वेक्षण (Nepal Living Standard Survey) मा ग्रामीण तथा शहरी क्षेत्रको आवासको अवस्था प्रस्तुत गरिएको छ। २०४५ को राष्ट्रिय आवास सर्वेक्षण अनुसार नेपालमा ग्रामीण तथा शहरी क्षेत्रमा गरी ३० लाख आवासीय घरहरू रहेको देखिन्छ। राष्ट्रिय जनगणना २०५८ का प्रारम्भक नतिजामा कूल ४७,६७,१९६ घर/भवन वा आवासीय संरचनाहरू देखिएका छन्। जसमा कूल ५६,५९,९८४ परिवार बसोबास गरेका देखिन्छन्। यसै परिवार र घरको अनुपात १.२१ रहेको छ। दश वर्ष अघिको परिवार संख्या ४२,५३,२०० थियो। यस प्रकार विगत १० वर्षमा १४,०६,७६४ परिवार थप भएको देखिन्छ। परिवारहरूको आकारका सम्बन्धमा भने २०५८ मा प्रति परिवार ४.७ जना सदस्य रहेको देखिन्छ जुन २०५८ मा ५.४४ थियो। शहरीको परिवारमा सालाखाला ४.०५ जना पाइएको छ भने ग्रामीणको परिवारमा सालाखाला ४.१५ जना पाइएको छ जनारहेको देखिन्छ जुन १० वर्ष अघि क्रमशः ४.८६ र ५.४५ जना थियो। विगत दशवर्षको जनसंख्या वृद्धिलाई हेर्दा नेपालको जनसंख्या १५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने काठमाडौं उपत्यकामित्र बद्दो आवासको समस्यालाई सम्बोधन गर्नु आपरिवारी भइसकेको छ। २०५८ को जनगणना अनुसार जम्मा ४९,७४,३७४ घर/भवन वा आवासीय संरचनाहरू भएकोमा ग्रामीण क्षेत्रमा करिब १ लाख घरहरू अस्थायी किसिमको रहेको अर्थात् समग्र आवासीय घरमध्ये करिब ३३ प्रतिशत अस्थायी किसिमको रहेको निर्माण भएको देखिन्छ। नेपालको जीवनस्तर सर्वेक्षण, २०६०/०६१ अनुसार मुलुकमा आफै स्वामित्वको घरमा बस्ने जनसंख्या करिब ९१.६ प्रतिशत रहेको तथा बहानमा बस्नेको संख्या ५.४ प्रतिशत थियो भने २०५८/०५९ मा यो आकडा क्रमशः ९२.८ प्रतिशत र २.२ प्रतिशत रहेको पाइन्छ। आ.व. २०५६/०५७ को नतिजाले यो

अंकडा क्रमशः १० प्रतिशत र ८ प्रतिशत रहेको पाइन्छ । यस प्रकार पहिलो जीवनस्तर सर्वेक्षणको तुलनामा अर्थात् १५ वर्षको अवधिमा घर भाडामा बस्नेको संख्या २ प्रतिशत बाट ८ प्रतिशतमा पुगेको छ । साथै सिमेण्ट जडित गारो र हलान तथा जस्तापाताको छानो भएका घरमा बस्ने परिवारहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । त्यस्तैरी यस अवधिमित्र विजुली पुगेको परिवारको प्रतिशत १४ बाट बढेर ३० मा पुगेको छ भने पाइपको खानेपानी उपभोग गर्ने परिवारहरूको प्रतिशत ३३ बाट ४५ पुगेको छ हाल चर्पीको सुविधा भएका घर परिवारको प्रतिशत ५६ रहेको देखिन्छ भने १५ वर्ष अधिय यो संख्या २२ प्रतिशत मात्र थिए ।

नेपालमा जीवनस्तर सर्वेक्षण, २०५२/०५३ अनुसार विप्रेषण (Remittance) प्राप्त गर्ने परिवारहरू २३ प्रतिशत रहेकोमा २०६६/०६७ को सर्वेक्षणले उक्त प्रतिशत ५५ पुगेको देखाएको छ । समग्रमा विप्रेषणबाट रकम पहिलो सर्वेक्षणमा १३ अर्थ सूचीयाँ रहेकोमा यो सर्वेक्षणमा उक्त रकम २५९ अर्थ सूचीयाँ पुगेको देखिन्छ । घर जग्गा अर्थात् आवासमा लगानी करिब ४५ प्रतिशत रहेको देखिन्छ । नेपालमा जीवनस्तर सर्वेक्षण, २०५२/०५३ अनुसार कर्जा लिने घर परिवार ६१ प्रतिशत रहेकोमा २०६६/०६७ को सर्वेक्षणमा यसको प्रतिशत वृद्धि भई ६५ प्रतिशत पुगेको छ । यस प्रकार घर जग्गा तथा आवासमा लगानी उल्लेखनीय रूपले वृद्धि भएको देखिन्छ ।

१.१.२ शहरी आवासको स्थिति:

नेपालमा जीवनस्तर सर्वेक्षण, २०५२/०५३ अनुसार शहरी क्षेत्रको आवासको स्थिति ग्रामीण क्षेत्रको तुलनामा रास्तो देखिन्छ । शहरी क्षेत्रमा करिब ७२ प्रतिशत परिवार आफै घरमा, २३.५ प्रतिशत बहालमा (काठमाडौं उपत्यकामा भने करिब ३५ प्रतिशत, बहाल नतिरी ३.८ प्रतिशत र बाँकी अव्यवस्थित बसोबास (Squatting)) जस्तो अन्य प्रकारबाट बसेको देखिन्छ । भवन निर्माण पद्धतिको हकमा घरको पर्वाल ढुङ्गा माटोको जोडाइबाट २७ प्रतिशत, काठ बाँस र अन्य अस्थायी किसिमको ८ प्रतिशत र सिमेण्टको जोडाइको ५७ प्रतिशत अर्थात् धैरे भवनहरू स्थायी प्रकृतिका देखिन्छ । छानाको हकमा पराल खरले छाएको ८ प्रतिशत, जस्तापाता ३२.८ प्रतिशत, किंकिट ४८.४ प्रतिशत, टायल आदिको प्रयोग १० प्रतिशत र बाँकी अन्य तरिकाबाट बनाएको पाइन्छ । घरको भूईको हकमा पनि ३७.५ प्रतिशत माटोबाट, ५४.७ प्रतिशत सिमेन्ट टायलबाट,

२.५ प्रतिशत काठबाट तथा बाँकी अन्य तरीकाबाहू भाएको पाइएको छ । त्यसरी नै घडेरीको क्षेत्रफल १४४८ वर्ग फिटको ८ आवास एकाईको क्षेत्रफल औसत ५६४ वर्ग फिटको देखिन्छ । पौँडन पानीको हकमा केवल ५३.३ प्रतिशतले धाराबाट पानी प्राप्त गरेको, १४.३ प्रतिशतले सार्वजनिक धाराबाट, २९ प्रतिशतले इनार/क्वाबाट, तथा बाँकी ३.९ प्रतिशतले खानेपानीको व्यवस्था आफैले अन्य स्रोतबाट गर्नुपर्ने देखिन्छ । पूर्वाधार सुविधाको हकमा करिब ८७.४ प्रतिशत परिवारको विद्युतमा पहुच भएको, टेलिफोनमा ३२ प्रतिशतको, तथा शौचालयको व्यवस्था ८२ प्रतिशतको पहुच भएको देखिन्छ । खाना पकाउनको लागि ४५ प्रतिशतले दाउरा आदि, ४०.७ प्रतिशतले गर्नुस चुलो, २० प्रतिशतले मट्टिल तथा बाँकीले अन्य तरिकाबाट गर्ने गरेको पाइएको छ ।

नेपालको विभिन्न शहरी क्षेत्रमा र विशेष गरी काठमाडौं उपत्यकामा गत दशकदेखि निजी क्षेत्रबाट आवास निर्माणको थानी भएबाहू शहरी क्षेत्रमा आवासको योजनाबद्ध विकास गर्ने सम्भावना बढेको छ । यस अधि व्यक्ति आफैले आवासको निर्माण गर्ने गरेको पाइन्छ । काठमाडौं उपत्यका बाहिरका शहरी क्षेत्रमा भने आवासको विकासमा निजी क्षेत्रको भूमिका त्यति उल्लेख छैन ।

शहरी क्षेत्रमा सुनियोजित जग्गा तथा आवास घडेरी विकास गर्ने विभिन्न नगरपालिका र नगरोन्मुख क्षेत्रमा गत हेड दशकदेखि जग्गा एकीकरण आयोजनाहरू सञ्चालन हुँदै आएको भए पनि जग्गा एकीकरण आयोजनाहरूले शहरी क्षेत्रमा आवासको निर्माण घडेरीको मागको केही अंश मात्र पूरा गर्न सकेको र बाँकी निजी क्षेत्रको क्रियाशीलताबाटै घडेरीको बेचिखिन भइरहेको देखिन्छ । निजी क्षेत्रका संगठित संस्थाहरू तथा व्यक्ति विशेषले शहरीक्षेत्रमा घडेरी प्लटको रूपमा जग्गा विकास गरी व्यापक रूपमा विकी वितरण गर्ने गरेको देखिन्छ । उपत्यका बाहिरका शहरीक्षेत्रमा आवासको लागि पर्याप्त माटोमा जग्गा विकासको कार्यक्रम संचालन हुन सकेको छैन ।

हाल काठमाडौं उपत्यका तथा केही अन्य प्रमुख सहरहरूमा धैरे आवास कम्पनीहरू विभिन्न आयवर्गलाई लक्षित गरी विभिन्न किसिमका आवासीय भवनहरू निर्माण तथा विकीवितरणमा क्रियाशील छन् । दश वर्षसम्म भएको द्वन्द्व तथा आर्थिक, राजनैतिक

र सामाजिक कारणबाट शहरी क्षेत्रमा मुलुकका विभिन्न आवास बनाई सराईको कम ज्यादै बढेको परिप्रेक्ष्यमा बढ्दो घर घडेरीको मामलाई परिपूर्ण गर्न निजी क्षेत्रबाट भएको प्रयास सद्वानीय भए पनि यसलाई नियमित र नियोजित गर्न वर्तमान कानूनी र नीतिगत व्यवस्था स्पष्ट र पर्याप्त छैन ।

जग्गा विकास गरी संयुक्त, सामुहिक वा पृथक आवास एकाईहरु निर्माण गर्न सम्भवित निकाय, नगर विकास समिति र नगरपालिकाबाट स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ । यसरी निर्माण इजाजत दिदा स्वीकृत भवन सहिता (Building Code) बमोजिम बनाउनु पर्ने व्यवस्था छ ।

शहरी क्षेत्रको ऐलानी पर्ति जग्गा, नदी किनारको जग्गा, आवादी नम्भेको भिरालो जग्गा अदि अतिक्रमण गरी सुकून्वासीका रूपमा बसोबास गरेको परिवारको संख्या द्रुत गतिमा बढिरहेको छ । यस्ता सुकून्वासी बस्तीमा रहेको आवासको अवस्था अति दयनीय छ ।

१.१.३ ग्रामीण आवासको स्थिति

१.१.२.१ ग्रामीण तराई क्षेत्र :

तराई क्षेत्रमा आवासको स्थिति दयनीय देखिन्छ । नेपालमा जीवनस्तर सर्वेक्षण, २०६०/०६१ अनुसार तराईमा घरको पर्खाल हुँगा माटोको जोडाईबाट २१ प्रतिशत, काठ बाँस र अन्य अस्थायी किसिमको ६२ प्रतिशत र सिमेन्टको जोडाईको केवल ७ प्रतिशत निर्माण भएको देखिन्छ अर्थात् धेरै आवास भवनहरु अस्थायी प्रकृतिको छ । त्यस्तै छानाको हकमा पराल खरले छाएको ३० प्रतिशत, जस्तापाता २० प्रतिशत, किंकिट ३ प्रतिशत तथा अन्य बाँकी टायल आदिको प्रयोग भएको देखिन्छ । घरको भूईको हकमा पनि ९० प्रतिशतमन्दा बढी माटोको भएको पाइएको छ । त्यसरी तै घडेरीको क्षेत्रफल १४५० वर्ग फिटको र आवास इकाईको क्षेत्रफल औसतन ५०० वर्ग फिटको देखिन्छ । पीउने पानीको हकमा केवल ११ प्रतिशतले धाराबाट पानी प्राप्त गरेको, ५५ प्रतिशतले सार्वजनिक धाराबाट, ४ प्रतिशतले इनार/कुवाबाट, तथा बाँकी १० प्रतिशतले खानेपानीको व्यवस्था आफैले अन्य स्रोतबाट गरेको देखिन्छ । विश्व सुविधाको हकमा करीब २५ प्रतिशतले परिवारले उपभोग गरेको, टेलिफोन २ प्रतिशतमन्दा कमले, तथा शौचालयको व्यवस्था १७ प्रतिशतले उपभोग गरेको देखिन्छ । खाना पकाउनको लागि १३ प्रतिशत भन्दा बढीले दाउरा प्रयोग गरेको देखिन्छ ।

खाना पकाउनको लागि ६२ प्रतिशतमन्दा बढीले दाउरा प्रयोग गरेको देखिन्छ ।

१.१.२.२ पहाडी तथा हिमाली भेग :

पहाडी तथा हिमाली भेग तराई भन्दा भौगोलिक दृष्टिकोणले मिल भए पनि यो क्षेत्रमा बसोबास गर्ने परिवारको आवासको स्थिति भौमिकाकै दयनीय देखिन्छ । नेपालमा जीवनस्तर सर्वेक्षण, २०६०/०६१ अनुसार यस भेगको घरको पर्खाल हुँगा माटोको जोडाईबाट निर्माण भएको ८३ प्रतिशत, काठ बाँस र अन्य अस्थायी किसिमको सामारीबाट १० प्रतिशत र सिमेन्टको जोडाईको केवल ७ प्रतिशत भएको देखिन्छ अर्थात् धेरैजसो आवास भवनहरु अस्थायी प्रकृतिको देखिन्छ । त्यस्तै छानाको हकमा पराल खरले छाएको ४० प्रतिशत, किंकिट ३ प्रतिशत तथा अन्य बाँकी टायल आदिको प्रयोग भएको देखिन्छ । घरको भूईको हकमा पनि ९० प्रतिशतमन्दा बढी माटोको भएको पाइएको छ । त्यसरी तै घडेरीको क्षेत्रफल १४५० वर्ग फिटको र आवास इकाईको क्षेत्रफल औसत ५०० वर्ग फिटको देखिन्छ । पीउने पानीको हकमा केवल ११ प्रतिशतले धाराबाट पानी प्राप्त गरेको, ५५ प्रतिशतले सार्वजनिक धाराबाट, ४ प्रतिशतले इनार/कुवाबाट, तथा बाँकी १० प्रतिशतले खानेपानीको व्यवस्था आफैले अन्य स्रोतबाट गरेको देखिन्छ । विश्व सुविधाको हकमा करीब २५ प्रतिशतले परिवारले उपभोग गरेको, टेलिफोन २ प्रतिशतमन्दा कमले, तथा शौचालयको व्यवस्था १७ प्रतिशतले उपभोग गरेको देखिन्छ । खाना पकाउनको लागि १३ प्रतिशत भन्दा बढीले दाउरा प्रयोग गरेको देखिन्छ ।

१.१.४ अव्यवस्थित बसोबास गर्ने परिवारको आवासको स्थिति:

नेपालको शहरी तथा ग्रामीण क्षेत्रको ऐलानी तथा पर्ती जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिवारको संख्या दिनहुँ बढ्दो छ । यसरी अतिक्रमण गरेर कच्ची, अस्थायी हहरा बनाई बसनेहरुको अवस्था पनि दयनीय छ । सरकारीस्तरमा बेलाबस्त विभिन्न आयोग गठन गरी यो समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरे पनि हालसम्म उचित समाधान हुन सकेको छैन ।

१.१.५ अग्निहीन तथा अन्य गिरावटको आवासको स्थिति:

कमैया प्रथा उन्मूलन घी११ १७५७० मुक्त कमैया परिवारलाई पुनर्वास गराउने कार्य भूमिशुभर तथा व्यवस्था मन्वालय अन्तर्गतबाट गरेको भए पनि जग्गा सम्बन्धी प्रशासनिक कार्य गर्ने

जिल्ला भूमिसंधार कार्यालयलाई पुनर्वास जस्तो प्राविधिक प्रकृतिको काम गर्ने पर्याप्त प्राविधिक सहयोग र समन्वय हुन नसकेको कारण कमैया बसोबासको समस्या अहिलेसम्म पनि समाधान हुन सकेको छैन । नेपालमा उल्लेखनीय संख्यामा आर्थिक तथा शारीरिक दृष्टिकोणबाट पीडित वर्गहरु रहेका छन् जसको हितको लागि आवास व्यवस्थाको सम्बन्धमा विशेष नीतिको तर्जुमा हुन आवश्यक छ । यी वर्गमा भूमिहीन तथा निःसहाय परिवार (कृषि मजदुर, कमैया, हली, हल्वा, चरवा आदि), प्राकृतिक प्रकोपबाट घरजग्गा विहीन हुन पुरोका परिवार तथा शारीरिक रूपमा दुर्बल, अस्वस्थ्य व्यक्तिहरु, निःसहाय महिला र बयोबृद्धहरु पर्दछन् ।

१.१ आवास सठबन्धी प्रमुख सवाल, चुनौति र अवसरहरु

- सम्पूर्ण जनताका लागि आधारभूत आवश्यकताको रूपमा आवासको परिपूर्ति गर्न उपयुक्त व्यवस्था र वातावरणको निर्जना गर्ने ।
- गरिबी रेखामुनिका विपन्न, दलित, शारीरिक दृष्टिकोणबाट पीडित तथा असहाय महिला, घरबार विहीन परिवारको निम्न गरिबी निवारण कार्यक्रमको अभिन्न अंगको रूपमा समुचित आवासको व्यवस्था गर्ने ।
- आवासलाई एक उपभोग्य वस्तु मात्र नमई राष्ट्रिय अर्थतन्त्र तथा व्यक्ति विशेषको अर्जित सम्पति, पूँजी निर्माण र पूँजी संचितिको दृष्टिकोणले राष्ट्रको आर्थिक उत्पादनको अझको रूपमा भूमिकालाई प्रोत्साहित गर्ने ।
- आवासको उद्देश्य प्राप्तिको लागि वित्तीय आत्मनिर्भरताको सिद्धान्त अपनाउने । यसको लागि विभिन्न आय वर्गका परिवारको निम्न आवासको व्यवस्था गर्ने कार्यमा निजी क्षेत्रको प्रमुख भूमिकालाई प्रोत्साहित र प्रवर्द्धन गर्न नेपाल सरकारले उत्प्रेरक र सहयोगीको रूपमा कार्य गर्ने । तर विपन्न परिवार, प्राकृतिक प्रकोपको कारणबाट तथा ठूला आयोजनाको कारणबाट विस्थापित परिवारको आवासको न्यूनतम आवश्यकताको व्यवस्था सरकारले गर्ने ।

१.२ विद्यमान आवास नीतिको समीक्षा

वि.सं. २०५३ मा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयले करीब दुई वर्षको विस्तृत सर्वेक्षण तथा अध्ययनको आधारमा स्वीकृत गरेको राष्ट्रिय आवास नीति, २०५३ हालसम्म लागू छ । यस राष्ट्रिय आवास नीतिमा अन्तर्निहित अवधारणा निन अनुसार रहेको देखिन्दू :

- (क) सबैको लागि आधारभूत आवश्यकताको रूपमा आवासको परिपूर्ति गर्न उपयुक्त व्यवस्था र वातावरण सिर्जना गर्दै लैजाने ।
- (ख) गरिबी निवारण तथा आर्थिक विकासमा आवासको महत्वपूर्ण भूमिकालाई मान्यता दिने ।
- (ग) आवासलाई एक उपभोग्य वस्तुको रूपमा मात्र नलिई राष्ट्रको आर्थिक उत्पादनको अभिन्न अझको रूपमा लिने ।
- (घ) वित्तीय आत्मनिर्भरताको सिद्धान्त अनुरूप सरकारले उत्प्रेरक र सहयोगीको रूपमा औपचारिक र अनौपचारिक स्तरामा निजी क्षेत्रको भूमिकालाई प्रोत्साहित गर्ने ।

विद्यमान राष्ट्रिय आवास नीतिको उद्देश्यहरु निर्णय बोरोजिम देखिन्छ :

- (१) आवश्यक पूर्वाधार तथा सुविधाहरुको समुचित व्यवस्था गरी नयाँ आवास घरहरु उत्पादन तथा भइरहेको घरहरुको उचित मर्मत सम्भार गर्न सहज वातावरणको सूजना गर्ने ।
- (२) सोत र साधनको प्रभावकारी परिचालन गरी आवासको विकास र प्रवर्द्धनमा वित्तीय आत्मनिर्भरताको सिद्धान्तलाई अंगिकार गरी कार्यान्वयन गर्न प्रोत्साहन गर्ने ।
- (३) विद्यमान कानूनी तथा संस्थागत व्यवस्थामा सुधार तथा वृद्धि गर्ने ।
- (४) आर्थिक दृष्टिकोणबाट पिछाइएको वर्गको निम्न आधारभूत आवश्यकताको रूपमा घटेरी तथा आवासको उत्पादनमा आवश्यक सोत परिचालन गर्ने गराउने ।
- (५) आवास उत्पादन कार्यबाट पर्यावरणमा कुनै प्रकारको दुष्प्रभाव यथासम्भव पर्न नदिने ।

विद्यमान राष्ट्रिय आवास नीतिमा ग्रामीण तथा शहरी क्षेत्रको आवासको निम्न छुट्टाछुट्टै नीति स्पष्ट रूपमा उल्लेख भएको देखिदैन । यसमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारको आवासको अवस्थालाई व्यवस्थित र सुधार गर्ने विषय उल्लेख भएको छैन । आवास विकासको संस्थागत व्यवस्था सम्बन्धमा पनि यो नीति अस्पष्ट छ । यस नीतिले शहरी क्षेत्रको आवासको विकासलाई मार्गदर्शन र व्यवस्थित गर्न खोजेको देखिन्छ तथापि शहरी क्षेत्रमा भाडामा बस्ने परिवारको आवासको समस्याप्रति यो नीति मौन छ । ग्रामीण क्षेत्रबाट रोजगारीको अवसर खोज्दै बसाई सराई गर्ने परिवार २०५८ को जनगणना अनुसार बसाई सराई गरेकोमध्ये ५० प्रतिशतभन्दा बढी रोजगारीको अवसरको खोजीमा शहरी क्षेत्रमा आएका

हन। यिनीहरुको आवासको समस्यालाई यो नीतिले सम्बोधन गर्न सकेदै

हैन। आवास मानव जीतिको आधारभूत आवश्यकता हो। विशेष गरी गरीब, उच्चीडित, वीलत र पिछाइएको वर्गको निम्नि राज्यले विशेष व्यवस्था गर्ने नीति ब्रह्मलब्धन गर्नुपर्ने भएपनि हालको आवास नीति यस विषयमा राज्यको दायित्वारे मैन छ। हाल संयुक्त तथा एकल आवास निर्माणमा निझी क्षेत्र कियाशील भएर केही हदसम्म उच्च र उच्च-मध्यम वर्गको आवासलाई सम्बोधन गरेको भए पनि निम्न आयवर्गको निम्नि यसवाट आवासको सम्बोधन भएको छैन। अन्य दक्षिण एसियाली मुलुकमा सहकरी खाग योगदान भएको छैन। अन्य दक्षिण एसियाली मुलुकमा सहकरी आवासको क्षेत्रमा प्रशस्त विकास भएको र यसलाई ती मुलुकमा आवासको क्षेत्रमा सहुलियत उपलब्ध गराई ग्रोट्साहित गरेको भए पनि नेपालमा यसको संस्थागत विकास हुन सकेको छैन। त्यस्तै जग्गा एकीकरण जस्ता जग्गा विकास कार्यक्रमको सञ्चालनवाट शहरी क्षेत्रको विकास व्यवस्थित गर्न पुगे पनि यसले जग्गाधनीको हितलाई मात्र सम्बोधन गर्न हुँदा यस्ता कार्यक्रमहरु सर्वसाधारणको पहच बाहिर नै सम्बोधन गर्ने नीति शहरी क्षेत्रमा वसोवास गर्ने निम्न आयवर्गको आवासको छैन। शहरी क्षेत्रमा वसोवास गर्ने नीति आवासको आवास राज्यलाई यसले सम्बोधन गर्न सकेको छैन। आवासको हकलाई प्रत्येक नागरिकको रूपमा मान्यता दिनको लागि पर्याप्त कानूनी व्यवस्था रहेको देखिदैन।

१.३ राष्ट्रिय आवास नीति परिमार्जनको आवश्यकता

आवासको क्षेत्रमा २०५३ देखि २०६३ सम्म भएको विकास र परिवर्तनको प्रारंभिक विकासको वर्तमान राजनीतिक तथा सामाजिक स्थिरतालाई आवासको आवास नीतिमा आमूल परिवर्तन गर्नुका अतिरिक्त साधिक दृष्टिगत गर्दा आवास नीतिमा आमूल परिवर्तन गर्नुका अतिरिक्त साधिक नीतिमा समावेश नमूनाको वा अस्पष्ट रहेका निम्न कुरालाई पनि संबोधन गर्नु आवश्यक छ :

- केन्द्रस्तरमा आवास नीति कार्यान्वयनको दायित्व र अधिकार तोमने।
- विपन्न, घरवार विहीन, प्राकृतिक प्रकोप तथा वृहत् आयोजनाको कारणवाट विस्थापित परिवारको आवासको व्यवस्था गर्ने।
- विभिन्न शहरी क्षेत्रहरुमा रहेका अव्यवस्थित वसोवास गर्ने वस्तीहरूमध्ये असुरक्षित ठाउँहरुमा वसोवास गरेका परिवारहरूलाई प्राथमिकता दिई उनीहरुका लागि वैकल्पिक व्यवस्था गर्ने।
- प्राकृतिक तथा मानव सिर्जित प्रकोपवाट आवासीय क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम तथा क्षति न्यून गर्ने।

● घरबहाल सम्बन्धमा यसका विविध पक्ष, बहालमा बनेको हक सरका समेतलाई ध्यान दिई सम्भाव्य उपायहरुको पहिचान गर्ने र आवश्यकतानुसार ऐन नियमहरुको व्यवस्था गर्ने।

विद्यमान राष्ट्रिय आवास नीति क्रियान्वित भएको वर्ष २०५३ को तलनामा देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा भएको व्यापक परिवर्तन, दशक लामो द्वन्द्व र अन्य विभिन्न कारणबाट ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रफल तीव्र गतिमा बढेको बसाई सराई, शहरी क्षेत्रमा जनसंख्याको बढावो चापले भौतिक पूर्वाधार र सेवा सुविधा अपुग हुँदै गएको वास्तविकता, सार्वजनिक तथा लोकनी पर्ति जग्गाको अतिक्रमण, शहरी क्षेत्रहरुमा बहालमा बस्ने परिवारको संख्यामा भएको उल्लेखनीय वृद्धि, निजी क्षेत्रबाट संयुक्त आवास लगायत विभिन्न किसिमका आवास भवन निर्माणको निरन्तर बढावोकम जस्ता विपयहरूलाई आत्मसात् गर्न पनि साधिकको आवास नीतिमा परिमार्जन अपरिहार्य भएको छ।

१.४ आवासको आवश्यकताको अनुमान :

२०५८ को जनगणना बमोजिम हालको जनसंख्या वृद्धिहरुको आधारमा आगामी २०६८ सालसम्म शहरी क्षेत्रमा प्रतिवर्ष ५.० प्रतिशत, त्यसपछि २०७२ सम्म प्रतिवर्ष ४.५ प्रतिशत र २०७२ देखि २०७७ सम्म प्रतिवर्ष ४ प्रतिशतले थप आवास घरहरुको आवश्यकता पनि अनुमान गरिएको छ। ग्रामीण क्षेत्रमा भने सोही अवधिमा क्रमशः २ प्रतिशत, १.७ प्रतिशत र १.५ प्रतिशतले थप आवासको आवश्यकता पनि देखिएको छ। आवासीय घरहरुको भोगचलनको अनुमान गर्ने शहरी क्षेत्रमा २०६८ सालसम्म प्रति घर सरदर ६, २०६७ देखि २०७३ सम्म ५.८ र २०७३ देखि २०७५ सम्म ५.५ जना व्यक्ति रहने र यसै अनुरूप ग्रामीण क्षेत्रमा उक्त अवधिमा क्रमशः ६.३, ६.२ र ६.१ व्यक्ति प्रति घर रहने अनुमान छ।

२०४५ को आवास सर्वेक्षणको परिणाम अनुसार प्रत्येक वर्ष शहरी क्षेत्रमा करीब ०.७६ प्रतिशत र ग्रामीण क्षेत्रमा करीब १.४ प्रतिशत घरहरु प्राकृतिक प्रकोप तथा अन्य विभिन्न कारणहरूबाट नोक्सान हुने गरेको अनुमान छ। ७ वा ७ भन्ना बढी रेक्तर स्केलको भूकम्प आएमा शहरी क्षेत्रमा ५० देखि ६० प्रतिशतसम्म घर भत्कने सम्भावना रहेको अनुमान गरिएको छ।

उपर्युक्त तथ्यहरुको आधारमा २०५३-२०७३ सम्ममा कूल ३०,१५,००० थप आवास घरहरुको आवश्यकता पनि र त्यसमध्ये २०.० प्रतिशत घर शहरी क्षेत्रमा आवश्यक तुने अनुमान गरिएको छ। यसमध्ये हाल

महारहेको घरमा कोठा वा तला थपी करीब ३० देखि ४० प्रतिशतको आवश्यकता पूर्ति हुने र बाकी ६० देखि ७० प्रतिशत नयाँ घर निर्माण गर्नुपर्ने अनुमान गर्न सकिन्छ । यस अवधिमा करीब १०,००,००० आवास घरहरूको मर्मान्तरालाई गर्नुपर्ने देखिएको छ, जसमध्ये १,५०,००० आवास शहरी क्षेत्रमा कैन्दित हुने छन् ।

परिच्छेद २

दूरदृष्टि, अभियान र उद्देश्य

२.१ दूरदृष्टि :

सबैका लागि सुरक्षित, पर्याप्त र औकात अनुकूलको आवास उपलब्ध गराउने ।

२.२ अभियान :

गरीबीको रेखा मुनि रहेका र अव्यवस्थित तथा असुरक्षित वस्तीहरूमा बसोबास गरेका परिवारहरूलाई समेत समेटि आवास अवधारणा विकासित गर्ने ।

२.३ उद्देश्य :

२.३.१ सबै आयर्वगको निर्मित उपयुक्त, सुरक्षित र वातावरण मैत्री आवासको उत्पादन वृद्धि तथा विद्यमान आवासको स्तरोन्नति गर्ने ।

२.३.२ आवास क्षेत्रको आर्थिक श्रोतहरूको प्रभावकारी परिचालन गर्ने ।

२.३.३ आवास सक्षेत्रमा सरकारी, गैरसरकारी, निजी क्षेत्र र समुदायको भूमिका स्पष्ट गरी संस्थागत सुधार गर्ने ।

परिच्छेद ३

रणनीति

३.१ उद्देश्य ३.३.१ "आवासको उत्पादन वृद्धि तथा विद्यमान आवासको स्तरोन्नति" प्राप्त गर्ने रणनीति :

३.१.१ जमिनको प्रभावकारी उपयोग हुने गरी देहाय बमोजिमका आवासको उत्पादन वृद्धि गरी शहरी तथा शहरोन्मुख क्षेत्रको आवासको मागलाई संवोधन गर्ने ।

३.१.२ आवासको प्रकारलाई निम्न प्रकारले वर्गिकरण गरिएको छ :

(क) स्थायी आवास : उपभोगकर्ताको पूर्ण स्वामित्वमा रहने विशुद्ध आवासीय प्रयोजनको स्थायी संरचना

(ख) संयुक्त आवास : दुई वा सो भन्दा बढी उपभोगकर्ताको साम्भा वा संयुक्त स्वामित्वमा रहने विशुद्ध आवासीय प्रयोजनको बहुतले स्थायी संरचना

(ग) निर्मित आवास : गैर आवासीय गतिविधिहरू समेत सञ्चालन हुन सक्ने गरी निर्मित आवासीय प्रयोजनको बहुतले स्थायी संरचना

(घ) माडाको आवास : उपभोगकर्ताको आफ्नो स्वामित्वमा नरहने र प्रयोग वापत शुल्क तिनुपर्ने आवासीय प्रयोजनको स्थायी संरचना

(ङ) अस्थायी आवास : प्राकृतिक प्रकोप वा दूनको कारणबाट विस्थापितपरिवारलाई पुनर्स्थापन गर्नु अघि तत्काल राहत स्वरूप उपलब्ध गराइने, केही समयको लागि मात्र प्रयोग गर्न सक्ने छापो वा शिविर जस्तै प्रकारका आवास ।

३.१.३ ग्रामीण आवासको उत्पादन वृद्धि गरी मागलाई सम्बोधन गर्ने ।

३.१.४ आवासको लागि आवश्यक जग्गा लगायत भौतिक पूर्वाधार सेवाहरूको विकास एकीकृत रूपमा गर्ने ।

३.१.५ आवास एकाईहरूको डिजाइन, प्रयोग हुने निर्माण सामाग्री र प्रविधिमा सुधार गर्ने ।

३.१.६ विद्यमान आवासको प्रभावकारी प्रयोग तथा सुरक्षाका उपायहरू अवलम्बन गरी स्तरोन्नति गर्ने ।

३.१.७ प्राकृतिक प्रकोप वा दूनको कारण विस्थापित व्यक्तिहरूले तत्काल राहत स्वरूप प्रयोग गर्ने निर्मित छापो, शिविर वा पुनर्स्थापना गर्नु अघि केही समयको लागि प्रयोग गर्ने निर्मित संरचना वा कच्ची घर जस्ता अस्थायी आवासको उपलब्धता सुनिश्चित गर्ने ।

३.१.८ पूर्वाधार सेवाहरूको अभाव वा च्यान उपलब्धता मात्र भएको र स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण स्थानमा

- आवासीय प्रयोजनको लागि अव्यवस्थित तबरले निर्मित अस्वस्थ्यकर बस्तीहरूलाई व्यवस्थित गर्ने ।
- ३.१.१ बहुत परियोजनाहरूबाट विस्थापित परिवारहरूलाई अन्यत्र उपयुक्त स्थानमा पुनर्वास गराउने ।
- ३.२ उद्देश्य ३.२ "आधिक स्रोतहरूको प्रभावकारी परिचालन" प्राप्त गर्ने रणनीति :
- ३.२.१ जग्गा तथा आवास ऋण वितरण प्रक्रियालाई सरल र सहज गर्ने तथा यस प्रयोजनको लागि राष्ट्रिय स्तरमा एक आवास कोष र स्थानीय स्तरमा ग्रामीण विकास बैंकको अवधारणा अनुरुपको निकायहरू स्थापना गर्ने ।
- ३.२.२ जग्गा विकास कार्यक्रमहरूको पूर्वाधार निर्माण लागतको निश्चित अंश सरकारले अनुदान दिने ।
- ३.२.३ न्यून आय वर्गको लागि सरल ऋण तथा अनुदान संयन्त्रको विकास गर्ने ।
- ३.२.४ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वित्तीय संस्थाहरू तथा आवास क्षेत्रमा संलग्न वचत र ऋण सहकारीहरूसँग सहकार्य गर्ने ।
- ३.३ उद्देश्य ३.३ "संस्थागत सुधार" प्राप्त गर्ने रणनीति :
- ३.३.१ राष्ट्रिय आवास नीति कार्यान्वयनको लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको भूमिका स्पष्ट गर्ने ।
- ३.३.२ आवास विकाससंग सम्बन्धित नीति निर्माण, कार्यान्वयन, तालिम, अनुसन्धान, मूल्यांकन आदि कार्यहरू संस्थागत आधारमा व्यवस्थित गर्ने प्रवच्य गर्ने ।
- ३.३.३ स्थानीय निकायहरूसमेतको संलग्नतामा आवास नीतिको कार्यान्वयन पक्षको अनुगमन तथा मूल्याइन गर्ने ।
- ३.३.४ आवासका विविध पक्षहरूको नियमनको लागि आवश्यक कानूनी संयन्त्रको व्यवस्था गर्ने ।

परिच्छेद ८

कार्यनीति

आवासको उत्पादन वृद्धि तथा विद्यमान आवासको स्तरोन्नति सर्वबन्धी:

४.१ रणनीति ३.१.१ आवासको उत्पादन वृद्धि गरी शहरी तथा सहरोन्मुख क्षेत्रको आवासको मागलाई संबोधन गर्नेसंग सम्बन्धित :

- ४.१.१ अधिकतम व्यक्ति तथा परिवारहरूको निम्न आवास निर्माण र उत्पादनमा निजी तथा सहकारी आवास संस्थाहरूलाई प्रोत्साहित तथा उत्प्रेरित गराउन जग्गाको व्यवस्था सम्बन्धमा देखिएका अवरोधहरूलाई क्रिमिक रूपमा हटाउदै जग्गा प्राप्ति व्यवस्थालाई सरल बनाउने ।
- ४.१.२ स्वयं आवास निर्माण गर्न चाहने परिवारहरूको निमित विकासित घडेरी जग्गाहरूको आपूर्तिमा बृद्धि गर्न शहरी क्षेत्रहरूमा पूनि निजी क्षेत्रको संलग्नता वा सहकार्यमा जग्गा एकीकरण कार्यक्रम तथा अन्य प्रकारका जग्गा विकास योजना र कार्यक्रमहरू संचालन गर्ने ।
- ४.१.३ निजी क्षेत्रवाट संचालन भैरहेको आवास तथा जग्गा विकास कम्पनीहरूलाई काठमाडौं उपत्यका बाहिरका शहरी क्षेत्रहरूमा पनि विस्तार गर्न प्रोत्साहित गर्ने ।
- ४.१.४ शहरी क्षेत्रहरूमा बढ्दो आवासको मागलाई परिपूर्ति गर्न संयुक्त र मिश्रित आवास निर्माणलाई प्रोत्साहित गर्न विद्यमान नीतिहरूमा सरलीकरण गर्ने ।
- ४.१.५ सरकारी निकायहरूको संलग्नतामा भाडाको आवास सरल रूपमा उपलब्ध हुने व्यवस्था गरी अस्वस्थ्यकर बस्ती विस्तारलाई नियन्त्रण गर्ने ।
- ४.१.६ आवास निर्माण व्यवसायलाई उच्चोग सरह मान्यता र सुविधा सहुलियतहरू दिने ।
- ४.२ रणनीति ३.१.२ आवासको उत्पादन वृद्धि गरी ग्रामीण आवासको मागलाई संबोधन गर्नेसंग सम्बन्धित :
- ४.२.१ स्थानीय निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी सबै आयवर्गको निमित उपयुक्त र उचित मूल्यका घडेरी तथा आवासको आपूर्ति बढाउने ।
- ४.२.२ ग्रामीण आवास विकासमा ग्रामीण आवास कम्पनीको भूमिका ऐन, नियमावली मार्फत सुनीरिचत गर्ने ।
- ४.३ रणनीति ३.१.३ आवासको लागि आवश्यक जग्गा लगायत भौतिक पूर्वाधार संचाहरूको विकास एकीकृत रूपमा गर्नेसंग सम्बन्धित :
- ४.३.१ पूर्वाधार निर्माण, वितरण, व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरूको जिम्मेवारी, उत्तरदायित्व र अधिकार विकेन्द्रित गर्नुको साथै आवास तथा पूर्वाधार सेवाहरूको विकास र विस्तारमा स्थानीय निकाय, निजी क्षेत्र तथा स्थानीय

- जनसहभागितालाई प्रोत्साहित गरी एकाकृत रूपमा कार्यक्रम सञ्चालन गर्ने ।
- ४.३.५ जग्गा विकास कार्यक्रमहरूमा उपलब्ध सेवा सुविधाहरू वापत जाने शुल्क वास्तविकताको आधारमा निर्धारण गर्ने तथा असूली प्रक्रियामा सुधार गरी सम्बन्धित क्षेत्रगत संस्थाहरूको आय बढ़ि गर्ने ।
- ४.३.६ वसोवासको लागि नयाँ जग्गाहरूको विकास गर्दा पूर्वाधार सेवाहरूको निर्माण र वितरण व्यवस्था सकमर न्यूनतम लागतमा सम्पन्न गराउने उपयुक्त प्रविधि, डिजाइनलाई प्रोत्साहित गर्ने ।
- ४.३.७ पूर्वाधार सेवा सुविधाहरूको निर्माण विकास गर्दा त्यसबाट जन-स्वास्थ्यमा पनि प्रभाव, वातावरणीय लाभको साथै अन्य सुविधाहरू बारे जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्रोत्साहित गर्ने ।
- ४.४ रणनीति ३.१.४. आवास एकाईहरूमा प्रयोग हुने निर्माण सामाग्री र प्रविधिमा सुधार गर्नेसंग सम्बन्धित ।
- ४.४.१ स्थानीय निर्माण सामाग्रीहरूको अन्वेषण र अनुसन्धान गर्ने तथा स्थानीय वा आयातित निर्माण सामाग्रीहरूको समग्र मूल्याङ्कन र गुणस्तर कायम गरी आवास निर्माणमा उपयुक्त सामाग्री र प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने । यसरी सम्भाव्य असरको मूल्यांकन गर्दा आर्थिक तथा पर्यावरणीय दृष्टिकोणका साथै सामाजिक र सांस्कृतिक पक्षको पनि मूल्यांकन गर्ने ।
- ४.४.२ तालिमहरूको माध्यमद्वारा निर्माण सामाग्रीहरूको गुणस्तर जाँच गर्नुको साथै निर्माण सामाग्रीहरू खेर जान नदिई अधिकतम प्रयोग गराउन सक्षम बनाउने ।
- ४.४.३ आवास निर्माण गर्दा प्रभावकारी रूपमा उर्जा, पानी, हारियाली तथा वातावरणको संरक्षण र संबद्धन हुने तथा न्यून कार्बन उत्सर्जन हुने उपायहरूको अवलम्बन गर्ने ।
- ४.४.४ कम खर्चिलो र उपयुक्त निर्माण प्रविधिबारे स्थानीय स्तरमा प्रचार-प्रसार गर्ने तथा प्रयोगात्मक प्रदर्शनीहरूको माध्यम तथा तालिमद्वारा सीप निर्माणमा सुधार गर्ने ।

- ४.४.५ स्थानीय स्तरमा ऐतिहासिक भवन र मौजिक वास्तुकलाको संरक्षण गरी पराम्परागत वास्तुकला तथा शैली (indigenous character) प्रतिविम्बित गराउने तर्फ विशेष ध्यान दिने ।
- ४.४.६ अन्तराष्ट्रियस्तरमा सफलतापूर्वक प्रयोगमा रहेका निर्माण सामाग्री तथा प्रविधिहरूको सङ्ग्रह, उपयोग र प्रचारको साथै देशका विभिन्न क्षेत्रहरूमा निर्माण सामाग्री तथा प्रविधिहरूको नवीन प्रयोगबाटे विभिन्न संचार माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने ।
- ४.४.७ आफ्ऊो घर बनाउने तरीकाबाटे कार्यविधि तर्जुमा गरी व्यापक रूपमा प्रचार प्रसार गर्ने तथा न्यून आय भएका र आवास विहिन वर्गका लागि उपयुक्त निर्माण प्रविधि बाटे प्रचार प्रसार गर्ने तथा लक्षित वर्गलाई तालिम दिई क्षमता अभिवृद्धि गर्ने ।
- ४.५ रणनीति ३.१.५. विद्यमान आवास एकाईहरूको प्रभावकारी प्रयोग तथा सुरक्षाका उपायहरू अवलम्बन गरी स्तरोन्नति गर्नेसंग सम्बन्धित ।
- ४.५.१ ग्रामीण आवासलाई स्वस्थ्यकर बनाउन सुधारीएको चुन्हो, गौर्य उर्जा, वायोगांस प्रविधि तथा शौचालयको व्यवस्था गरी स्तरोन्नति गर्ने ।
- ४.५.२ सुरक्षित आवास निर्माणको निमित्त तोकिएको स्तरको भवन संहिताको पालना अनिवार्य गर्ने ।
- ४.५.३ आवास एकाईलाई स्वस्थ्यकर बनाउन पानी नचाहने र ओख प्रतिरोधी उपायहरू अवलम्बन गर्ने ।
- ४.५.४ सुरक्षित आवासका लागि आवासीय क्षेत्रमा तोकिएको मापदण्ड अनुसार खुल्लाक्षेत्र अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था सुनिश्चित गर्ने ।
- ४.६ रणनीति ३.१.६. प्राकृतिक प्रकोप वा इन्ड्रिका कारण विस्थापित व्यक्तिहरूले तत्काल राहत त्वरण प्रयोग गर्न निर्मित छापो, लिपित वा पुनर्स्थापना गर्न अघि केही समयको लागि प्रयोग गर्न निर्मित संरचना वा कच्ची घर जस्ता अस्थायी आवासको उत्पादन बढाउनेसंग सम्बन्धित ।
- ४.६.१ प्राकृतिक प्रकोप वा इन्ड्रिका कारण विस्थापित परिवारलाई तत्काल राहत दिन आकर्षित अस्थायी आवास योजना (Contingency plan) र उपयुक्त मापदण्डहरू तर्जुमा गर्ने ।

- ४.६.१ अस्थायी आवास निर्माण गर्दा सकभर स्थानान्तरण गर्ने सकिने प्रयोगी अवलम्बन गरी आकस्मिक प्रयोगको लागि भण्डारण गर्ने व्यवस्था गर्ने ।
- ४.६.२ प्राक्तिक तथा मानव सिर्जित कारणले उत्पन्न प्रकोपबाट हुन सक्ने जोखिम तथा क्षतिलाई न्यूनीकरण गर्न जोखिम मापन, निर्देशिकाहरूको तयारी तथा जोखिम प्रभावित भू-उपयोग योजना (Risk sensitive land use planning) प्रकोप पश्चात पुनर्वास योजनाको कार्यविधि तयार गर्न विशेष ध्यान दिने ।
- ४.७ रणनीति ३.१.७ पूर्वाधार सेवाहरूको अभाव वा न्यून उपलब्धता मात्र भएको १ स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण स्थानमा आवासीय प्रयोजनको लागि अव्यवस्थित तबरले निर्मित अस्वस्थ्यकर बस्तीहरूलाई व्यवस्थित गर्ने सग सम्बन्धित :
- ४.७.१ निश्चित अवधि अगाडि नै अतिक्रमित जग्गामा विकसित भएका अस्वस्थ्यकर बस्तीहरूलाई लागत असूलीको आधारमा सकभर साविककै स्थानमा सो सम्भव नभएमा अत्यव्र पुनर्स्थापना गर्ने गरी जग्गाको बारेमा सामूहिक स्वामित्वमा रहने गरी स्तरोन्नति गर्ने वा व्यवस्थित बसोवास गराउने र साथै सो कार्य गर्दा तोकिएको अवधि अगाडि बसोवास गरेका परिवारको लागि आवश्यक परिचय पत्र दिई पहिचान सुनिश्चित पार्ने ।
- ४.७.२ न्यून आय भएका तथा विशेष गरी शहरी क्षेत्रमा ऐलानी, पर्ति, नदीको किनार तथा अन्य विभिन्न ठाउंडमा अतिक्रमण गरी बसोवास गर्ने गरिब परिवार, एउटा कोठा बहालमा लिई वस्ने न्यून आय भएका परिवार, आवास विहीन तथा अन्य पीडित वर्गका परिवारहरूको लागि कम लागतका आवास घरहरूको निर्माण गर्ने स-साना घडेरी प्लटहरू उपलब्ध गराउने, आवासीय स्थलहरूमा अत्यावश्यक आधारभूत भौतिक सेवा सुविधाहरूको व्यवस्था गर्ने गराउने ।
- ४.८ रणनीति ३.१.८ वृहत् परियोजनाहरूबाट विस्थापित परिवारहरूलाई अन्यत्र उपयुक्त स्थानमा पुनर्वास गराउनेसंग सम्बन्धित :
- ४.८.१ वृहत् परियोजनाहरूबाट विस्थापित हुन पुगेका परिवारहरूलाई कम्तीमा पनि परियोजना सञ्चालन हुनुभन्दा अगाडि उपभोग

गर्दै आएको सरसुविधाको स्तर कायम हुने गरी पुनर्स्थापना गराउने ।

- ४.८.२ व्यस्ता विस्थापित परिवाहरूका लागि पुनर्स्थापन गर्नेका लागि आवासीय एकाइ तथा आवश्यक भौतिक पूर्वाधार सम्बन्धी निर्देशिका तर्जुमा गर्ने ।

आर्थिक स्रोतहरूको प्रभावकारी परिचालन सर्वबन्धी :

- ४.९ रणनीति ३.२.१ जग्गा तथा आवास ऋण वितरण प्रक्रियालाई सरल १ सहज गर्ने तथा यस प्रयोजनको लागि राष्ट्रिय स्तरमा एक आवास कोष १ स्थानीय स्तरमा ग्रामीण विकास बैंकको अवधारणा अनुरूपको निकायहरू स्थापना गर्नेसंग सम्बन्धित :

- ४.९.१ सरल ऋण, अनुदान र वित्तीय सम्मावनाको अध्ययन गरी नगर विकास कोष लगायतका शहरी विकासको क्षेत्रमा क्रियाशील वित्तीय निकायहरूले राष्ट्रिय स्तरमा आवास लगानी नीति एवं मापदण्ड तयार गरी लाग्ने गर्ने ।

- ४.९.२ हाल शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको जग्गा विकास चक्रकोषको क्षेत्राधिकार वृद्धि गरी राष्ट्रिय स्तरको स्वायत्त निकायको रूपमा जग्गा तथा आवास विकास कोषको स्थापना गर्ने ।

- ४.९.३ स्थानीय स्तरमा ग्रामीण विकास बैंकको अवधारणा अनुरूपको सहकारी कोष वा त्यस्तै निकाय स्थापना गर्न निझौ क्षेत्र समेतलाई प्रोत्साहन गर्ने ।

- ४.१० रणनीति ३.२.२ जग्गा विकास कार्यक्रमहरूको पूर्वाधार निर्माण लागतको निश्चित अंश सरकारले अनुदान दिनेसंग सम्बन्धित :

- ४.१०.१ जग्गा एकीकरण आयोजनाहरूमा भौतिक पूर्वाधार निर्माणको कार्यमा मात्र खर्च गर्ने गरी आयोजनाको राष्ट्रिय प्राथमिकता, आकार, लागत तथा आयोजना कार्यान्वयन गर्ने संस्थाको क्षमताको आधारमा आयोजनाको कुल अनुमानित लागतको निश्चित अंश नेपाल सरकार तथा स्थानीय निकायले लगानी गर्ने । लागतको अंश निर्धारण गर्ने तरिका अनुसूची १ मा समावेश गरिएको छ ।

- ४.१०.२ जग्गा विकास कार्यक्रमहरू संचालन गर्दा न्यून आयवर्गलाई सुधार मूल्यमा जग्गा उपलब्ध गराउन र लागत मूल्यमा अनुदान दिन आन्तरिक अनुदान संयन्त्रको विकास गर्ने ।

- ४.११ रणनीति ३.२.१ न्यून आय वर्गको लागि सरल क्रृण तथा अनुदान सम्बन्धको विकास गर्नेसंग सम्बन्धित :
- ४.११.१ न्यून आय भएका र आवास विहीन वर्गका लागि कम ज्ञानको आवास निर्माण गर्न स-साना घडेरी प्लट, आधारभूत भौतिक सेवा सुविधा र अनुदान तथा सहुलियत क्रृण उपलब्ध गराउने ।
- ४.११.२ सीमित आय वर्गको निम्नी संयुक्त आवास निर्माण गर्न सरकारी स्तरबाट सकम्भर परल मूल्यमा जग्गा तथा सहुलियत क्रृण उपलब्ध गराई सहकारी आवास संस्थाहरूको स्थापना गर्ने कार्यको व्यवस्थापन तथा अनुगमन शहरी विकास तथा भवन निर्माण विभागबाट गर्ने ।
- ४.११.३ न्यून आय भएका र आवास विहीन वर्गका लागि सरकारे सहयोगीको साथै आवास प्रदायकको भूमिका समेत आवश्यकतानुसार निर्वाह गर्ने ।
- ४.१२ रणनीति ३.२.४ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वित्तीय संस्थाहरू तथा आवास क्षेत्रमा सलग्न वचत र क्रृण सहकारीहरूसंग सहकार्य गर्नेसंग सम्बन्धित :
- ४.१२.१ निर्शित आयस्रोत नभएका बढुसञ्चयक परिवारहरूलाई जग्गा, भवन निर्माण सामाग्री तथा आवास व्यवस्थाको लागि क्रृण उपलब्ध गराउन आवास सहकारी संस्थाहरूको स्थापनाको साथै सामूहिक-घितो कर्जा व्यवस्थाहरूको प्रवद्धन गर्ने ।
- ४.१२.२ जग्गा खरिद तथा आवास निर्माणको लागि वित्तीय संस्था तथा वैकहरूलाई क्रृण कार्यकमहरू सबै वर्गको पहुँचमा पुर्ने गरी परिचालन गर्न प्रोत्साहित गर्ने ।
- ४.१२.३ आवास निर्माणमा महिलाहरूको सहभागितालाई अभिवृद्धि गर्न वित्तीय संस्था, वचत र क्रृण सहकारीहरूलाई विशेष कायकम संचालन गर्न प्रोत्साहित गर्ने ।

संरक्षणात सुधार सर्बजनीय :

- ४.१३ रणनीति ३.३.१. राष्ट्रिय आवास नीति कार्यान्वयनको लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको भूमिका स्पष्ट गर्नेसंग सम्बन्धित :
- ४.१३.१ केन्द्रीय स्तरमा आवास नीति कार्यान्वयनमा शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले तथा स्थानीय स्तरमा सम्बन्धित स्थानीय निकायले अग्रणी भूमिका निर्वाह गर्ने ।

- ४.१३.२ आवास नीति कार्यान्वयनमा नेपाल सरकारले उत्प्रेरक र सहजकर्ता र साथै आवश्यकता अनुसार प्रदायक समेतको भूमिका निर्वाह गर्ने ।
- ४.१३.३ जग्गा तथा आवास विकास कार्यमा स्थानीय निकायलाई नेपाल सरकारले आधिक तथा प्राविधिक सहयोग उपलब्ध गराई तिनीहरूको भूमिका सुदृढ गर्ने ।
- ४.१३.४ आवास तथा जग्गा विकास कम्पनी तथा अन्य सम्बद्ध निकायहरू बीच सामज्जन्य कायम गरी आवास समस्यालाई संगठित रूपमा समाधान गर्न स्थानीय स्तरमा सामुदायिक संगठनहरूको स्थापना, विकास र विस्तार गर्ने ।
- ४.१४ रणनीति ३.२ आवास विकाससंग सम्बन्धित नीति निर्माण, कार्यान्वयन, तालिम अनुसन्धान, मूल्यांकन आदि कार्यहरू संस्थागत आधारमा व्यवस्थित गर्ने प्रवन्ध गर्नेसंग सम्बन्धित :
- ४.१४.१ आवास नीतिको कार्यान्वयनको सम्बन्धमा विभिन्न सरकारी तथा निजी क्षेत्र र गैरसरकारी संस्थावीच समन्वय स्थापित गर्ने कार्य केन्द्रीयस्तरमा शहरी विकास तथा भवन निर्माण विभागले गर्ने ।
- ४.१४.२ राष्ट्रिय अन्तर्राष्ट्रिय गैर/सरकारी तथा सामुदायिक संस्थाहरूलाई आवास नीतिको कार्यान्वयनमा उत्प्रेरित गरी दीर्घकालीन सहभागिता कायम राख्न प्रोत्साहित गर्ने ।
- ४.१४.३ संस्थागत आधारमा आवास सम्बन्धी योजनाहरूको तर्जमा गर्न तथा सम्बन्धित निकायहरू बीच समन्वय कायम गर्ने उच्च स्तरीय संयन्त्रको व्यवस्था गर्ने ।
- ४.१४.४ आवास संवेदनालाई जनरणनाको अनिवार्य अङ्गको रूपमा स्थापित गर्ने ।
- ४.१४.५ भू-उपयोग योजनाको आधारमा जनस्वास्थ्यको सुरक्षा, पर्यावरणीय सन्तरलन, जग्गाको मूल्यमा परेको चाप एवं जनघनत्वलाई दौष्टीगत गरी बसावास याय जग्गाहरूको विकास र विस्तार गर्ने तथा जग्गा सुचना प्रणालीलाई अद्यावधिक राख्ने ।
- ४.१५ रणनीति ३.३.३ स्थानीय निकायहरू समेतको संलग्नतामा आवास नीतिको कार्यान्वयन प्रक्रिया अनुगमन तथा मूल्यांकन गर्नेसंग सम्बन्धित :
- ४.१५.१. जग्गा तथा आवास बजारको अवस्था, निर्माण सामाग्रीहरूको माग र आपूर्ति, वित्तीय तथा आवाससंग सम्बन्धित अन्य सूचकहरू तथा आवास नीतिको उत्प्रेरण अनुरूप सञ्चालित कार्यकमहरूबाट लिलित समझमा परेको प्रभाव र उपलब्धिवारे शहरी विकास तथा भवन निर्माण विभागले स्थानीय निकायको संलग्नतामा अनुगमन र मूल्यांकन गर्ने ।
- ४.१५.२. संस्थागत तथा स्वतन्त्र हैप्पमा अनुगमन गर्ने संयन्त्र, त्यस्तो संयन्त्रको भूमिका आदि समेत स्पष्ट गरी आवास नीति

अनुसूची १

(कार्यनीति ४.१०.१ संग सम्बन्धित)

जग्गा एकीकरण आयोजनाहरूमा नेपाल सरकारले गर्ने लगानीको अंश निघारण गर्ने आधार र तरिका :

जग्गा एकीकरण आयोजनाहरूमा नेपाल सरकारको लगानीको अधिकतम अंश गणना गर्दा निम्न ४ वटा आधारमा लेखिएको अंश प्रतिशतको ओसत निर्धारण गरी सो अंक बराबर हुने रकमसम्म लगानी गर्ने :

लगानीको आधार	आयोजनाको आकार	नेपाल सरकारको लगानी प्रतिशत	स्थानीय निकायको लगानी प्रतिशत
आयोजनाको आकार	१००० रोपनी भन्दा बढी ३०० देखि १००० रोपनीसम्म ३०० रोपनी भन्दा कम	५ १ ३	२ ३ ५
कुल	१० करोड भन्दा बढी	१०	५
अनुमानित	५ देखि १० करोडसम्म	८	२
लागत (५ करोड भन्दा कम	१	३
जग्गाको मूल्य बहेक)		१०	५
	महानगरपालिका	५	५
	उपमहानगरपालिका	७	४
कार्यान्वयन गर्ने निकाय	नगरपालिकाहरू : गाँथिक राजस्व सङ्कलन १. ५ करोडसम्म	८	४
	गाँथिक राजस्व सङ्कलन २. २ देखि ३ करोड	१	३
	गाँथिक राजस्व सङ्कलन ३. २ करोड भन्दा कम	११	१
	गाउँ विकास समितिहरू	१५	०
	अन्य: नगर विकास	१५	०
	समिति/स.वि.त.भ.नि. विभाग आदि		
P1 आयोजना		१०	५
आयोजनाको राष्ट्रिय प्राथमिकता	P2 आयोजना P3 आयोजना/राष्ट्रिय कार्यक्रममा नपरेका योजना	८ ५	५ ५

- कार्यान्वयनमा संलग्न हुने सम्भावित योग (दातृ निकाय, निजी खेत आदि) को पहिचान तथा समन्वय गर्ने ।
- ४.१६.१ रणनीति ३.३.४ आवासका विविध पक्षहरूको नियमनको लागि आवश्यक कार्यान्वयनको व्यवस्था गर्नेसँग सम्बन्धित :
- ४.१६.१ खाली जग्गाकर, घर जग्गाको उपयोग, पूर्वांश्यर सेवा निर्माणमा स्थानीय उपभोक्तावाट खर्चअसुली, घरजग्गा करको दायरामा वृद्धि, जग्गा कारोबारमा एकल रोजद्वेशन प्रणाली, जग्गाको स्वामित्व व्यवस्थामा सुधार, भ-उपयोग र भवन निर्माण नियमावलीको कार्यान्वयन पक्षको सुदृढीकरण, घर जग्गाको व्यावसायिक कारोबारको व्यवस्थापन आदि विप्रयमा उपयुक्त कानून बनाइ लागू गर्ने ।
- ४.१६.२ घरबहालका विविध पक्षहरू विशेष गरी बहालमा वस्ते र दिनेको हक सुरक्षा समेतालाई प्रत्याभूत गरी भाडाको आवास व्यवस्थापन गर्ने उपयुक्त नीति नियमहरू तर्जुमा गर्ने ।
- ४.१६.३ एकल, मिश्रित, संयुक्त तथा सामूहिक लगायत विभिन्न किसिमका आवासको स्वामित्व हस्तान्तरण तथा प्रयोगलाई व्यवस्थापन गर्ने कानूनी संरचना निर्माण गर्ने ।
- ४.१६.४ जग्गा एकीकरण तथा जग्गा विकास, सामुदायिक भवन निर्माण, बहुतले आवास भवन निर्माण, सामुहिक भवन निर्माण आदिका क्षेत्रमा नीजी क्षेत्रको भौमिका स्पष्ट तथा सनिधित गर्नका लागि आवश्यक ऐन, नियमावलीहरू तर्जुमा गर्ने ।

परिच्छेद ५ विविध

- ५.१ जीतिमा परिमार्जन:- राष्ट्रिय नीतिलाई प्रत्येक पाँच पाँच वर्षमा पुनरावलोकन एवं परिमार्जन गरिने छ । सो कार्यको लागि शहरी विकास मन्त्रालयले एक कार्यदल गठन गर्नेछ ।
- ५.२ बाधा अडकाउ फुकाउने:- प्रचलित कानूनले नसमेटेको तर नीतिमा उल्लेखित कुनै कार्य गर्नु परेमा शहरी विकास मन्त्रालयले आवश्यक कार्यविधि बनाई कार्यान्वयन गर्नेछ ।

उदाहरणार्थ

राष्ट्रिय प्राथमिकताकम २ मा रहेको ७५० रोपनी क्षेत्रफलमा वीरगञ्ज उपमहानगरपालिकाबाट सञ्चालन हुने कुल लागत रु. १० करोडभन्दा बढी भएको आयोजनामा माधिका तालिकाहरूको आधारमा लगानीको अंश गणना गर्दा

नेपालसरकारको लगानीअंश=(९+८+७+८)/४ =८%प्रतिशत, तथा
स्थानीय निकायकोलगानीअंश=(३+२+४+५)/४ =३.५%प्रतिशत गरी
जम्मा संयुक्त लगानी आयोजनाको कुल अनुमानित लागतको
११.५% प्रतिशत हुनेछ ।